



नेपाल सरकार

अर्थ मन्त्रालय

आन्तरिक राजस्व विभाग

मध्यावधि कार्यसम्पादन समीक्षा

यस विभाग र मातहतका ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, ४३ वटा आन्तरिक राजस्व कार्यालय र ३९ वटा करदाता सेवा कार्यालयले चालु आर्थिक वर्षको ७ महिनामा सम्पादन गरेका स्वीकृत कार्यमूलक परिसूचक, करदाता सेवा प्रवाह तथा अन्य व्यवस्थापकीय कार्यका सम्बन्धमा यही २०७७ फागुन २० र २१ गते समीक्षा गरियो ।

चालु आर्थिक वर्ष २०७७।७८ को माघसम्ममा आयकर रु ११२ अर्ब ४३ करोड, मूल्य अभिवृद्धि कर रु ६५ अर्ब १२ करोड, अन्तशुल्क रु ४३ अर्ब ५८ करोड र शिक्षा सेवा शुल्क र अन्य रु २ अर्ब ८८ करोड गरी कुल २२४ अर्ब १ करोड राजस्व संकलन भएको छ । यो असुली चालु वर्षको यस अवधिसम्मको लक्ष्यको करिब ९५.९ प्रतिशत रहेको छ भने गत आर्थिक वर्ष २०७६।७७ को यस अवधिसम्मको असुली २३३ अर्ब ७३ करोड भन्दा करिब ९ अर्ब ७२ करोड न्युन रहेको छ । असुली न्युन हुनुको मुख्य कारण कोविड १९ ले अर्थतन्त्रमा पारेको संकुचन तथा आर्थिक कारोबारमा परेको नकारात्मक प्रभाव नै हो ।

यस कार्यक्रममा विभाग र मातहत कार्यालयको हालसम्मको कार्यप्रगतिको आधारमा चालु वर्षको संशोधित राजस्व लक्ष्य हासिल गर्ने बैकल्पिक कार्ययोजना तयार गर्ने, करदाता सेवलाई अझ करदातामैत्री र सेवामुखी बनाउने, राजस्व नीति तथा कार्यक्रममा समावेश भई सम्पन्न हुन नसकेका नीति तथा कार्यक्रमहरूको कार्यान्वयन गर्ने, र कोविड १९ ले अर्थतन्त्र तथा कर प्रणालीमा पारेको प्रभाव विश्लेषण गरी आगामी वर्षको राजस्व नीति, कार्यक्रम र करप्रणालीमा गर्नुपर्ने सुधार सम्बन्धी कार्यसूची निर्माण गर्नेतर्फ अर्थ मन्त्रालयका सचिव (राजस्व) ज्यूको समुपस्थितिमा विभाग तथा मातहतका कार्यालय प्रमुखहरूको सहभागितामा सघनरूपमा छलफल गरियो ।

राजस्व परिचालनको लागि नीतिगत मार्गदर्शन र प्रोत्साहन गर्दै श्रीमान् सचिवज्यू र अर्थ मन्त्रालय पदाधिकारीहरूले प्रतिकूलताहरूको बावजुद हालसम्मको प्रगतिको लागि धन्यवाद दिनुका साथै आगामी दिनमा अवलम्बन गर्नुपर्ने रणनीतिको बारेमा निर्देशन दिनु भयो ।

कोविड-१९ को कारणले सामाजिक, आर्थिक तथा प्रशासनिक क्षेत्रमा परेको समस्या, स्वास्थ्य जोखिम तथा मनोसामाजिक प्रतिकूलताले लगानी, उत्पादन, व्यवसाय र रोजगारीमा परेको नकारात्मक प्रभावका बावजुद असल नागरिकको दायित्व निर्वाह गर्दै कर सहभागिता जनाउने सबै आदरणीय करदाताहरूप्रति विभागले कृतज्ञता व्यक्त गरेको छ ।

प्रवक्ता

मिति २०७७ फागुन २१ गते ।

लाजिम्पाट काठमाडौं ।